

कानून तथा न्याय मन्त्रालय

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले बनाइबक्सेको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरिएको छ ।

२०४० सालको ऐन नं. ६

स्वस्तिश्री गिरिराजचक्रचूडामणि नरनारायणेत्यादि
बिबिध विरुदावली विराजमान मानोन्नत महेन्द्रमाला परम
नेपालप्रतापभास्कर ओजस्विराजन्य परम गौरवमय तेजस्वी
त्रिभुवनप्रजातन्त्रश्रीपद परम उज्ज्वल कीर्तिमय नेपालश्रीपद
परम प्रोज्ज्वल नेपालतारा परम पवित्र ॐरामपट्ट परम ज्योतिर्मय
सुविख्यात त्रिशक्तिपट्ट परम सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु
परमाधिपति अतिरथी परम सेनाधिपति श्री श्री श्री श्री
श्रीमन्महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव देवानाम्
सदा समरविजयिनाम् ।

बिक्रीकर ऐन, २०२३ लाई संशोधन गर्न बनेको ऐन

प्रस्तावना: बिक्रीकर ऐन, २०२३ लाई संशोधन गर्न वाञ्छनीय भएकोले,

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको

सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम "बिक्रीकर (पहिलो संशोधन)

ऐन, २०४०" रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. बिक्रीकर ऐन, २०२३ को दफा २ मा संशोधन: बिक्रीकर ऐन, २०२३ (यसपछि

"मूल ऐन" भनिएको) को दफा २ को खण्ड (घ) को सट्टा देहायको खण्ड (घ) राखिएको छ:-

"(घ) "बिक्रेता" भन्नाले आर्थिक लाभको उद्देश्य लिई कुनै मालसामान बिक्री गर्ने वा पैठारी गर्ने व्यक्ति सम्झनुपर्छ ।"

३. मूल ऐनको दफा ६ मा संशोधन: मूल ऐनको दफा ६ को उपदफा (२) को सट्टा देहायको उपदफा (२) राखिएको छ:-

"(२) कुनै बिक्रेताले उपदफा (१) बमोजिमको म्यादभित्र करको रकम दाखिल नगरेमा सो म्याद नाघेको मितिले एक महीनासम्म कर रकमको पाँच प्रतिशत,

आधिकारिकता सुदण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

दुई महीनासम्म दश प्रतिशत र तीन महीनासम्म पन्ध्र प्रतिशतका दरले जरीवाना हुनेछ । तीन महीनासम्ममा पनि करको रकम दाखिल नगरेमा त्यस्तो व्यक्ति-लाई पन्ध्र प्रतिशतले हुने जरीवानाको अतिरिक्त बुझाउन बाँकी कर रकममा वार्षिक दश प्रतिशतले थप जरीवाना समेत हुनेछ ।”

४. मूल ऐनको दफा १४ मा संशोधन: मूल ऐनको दफा १४ को सट्टा देहायको दफा १४ राखिएको छ:-

“१४. मालसामानमा कर असूल गर्ने व्यवस्था: मालसामानमा प्रचलित कानून बमोजिम लाग्ने कर सो मालसामान बिक्री वा पैठारी गर्दाको अवस्थामा बिक्रेताबाट असूल उपर गरिनेछ ।”

५. मूल ऐनको दफा २७ मा संशोधन: मूल ऐनको दफा २७ को उपदफा (१) को खण्ड (ङ) को सट्टा देहायको खण्ड (ङ) राखिएको छ:-

“(ङ) बिक्री गर्ने उद्देश्यले पैठारी गरिएका वा आयात इजाजतपत्र लिनु पर्ने बाहेक अन्य उपयोग भैसकेको मालसामान ।”

६. खारेजी: मूल ऐनको अनुसूची खारेज गरिएको छ ।

आज्ञाले,

हरिप्रसाद शर्मा

श्री ५ को सरकारको का.मु. सचिव

लालमोहर सवर मिति:- २०४०।६।२४।२